

Psa

Chapter 52

Nepali Interlinear

Reference: Nepali ERV

בָּא गयो	לֹ उसलाई	וַיֹּאמֶר र-भन्यो	לְשָׂאוֹל शाऊललाई	וַיִּגֵּד र-बतायो	הָאֱדוֹמִי एदोमी	וַיֹּאֲנֵן दोएग	וַיִּבְרָא जब-आए	לְדָוִד: दाऊदको	מִשְׁכִּיל मास्कील	לְמִנְצֵחַ संगीत-निर्देशकलाई	1
H0935		H0559	H7586	H5046	H0130	H1673	H0935	H1732	H4905	H5329	
יְהוָה: दिन	כָּל- सबै	אֱלֹ परमेश्वरको	קָסָד कृपा	הַגִּבּוֹר वीर	בְּרַעָה दुष्टतामा	תַּתְּהַלֵּל घमण्ड-गर्छौं	מִה- किन	אֲחִימֵלֵךְ: अहीमेलेकको	בֵּית घरमा	אֶל- कहाँ	דָּוִד दाऊद
H3117	H3605	H0410		H1368			H4100	H0288		H0413	H1732

हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।

הַיּוֹת विनाश	תַּחֲשׁוּב योजना-बनाउँछ	לְשׁוֹנָךְ तेरो-जिब्रोले	כִּתְעַר तिखो-छुराजस्तै	מִלְטָשׁ धारिएको	עָשָׂה गर्ने	רַמְמָה: छल	2
	H2803	H3956	H8593	H3913			

तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिमी जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ। तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्यौ।

אֲהַבְתָּ प्रेम-गर्नु	דֹּעַ दुष्टतालाई	מִטּוֹב भलाईभन्दा	אֶשְׂקֶה झूट	מִדְּבַר बोल्नुभन्दा	צָדֵק धार्मिकता	סֵלָה: सेलाह	3
	H0157		H8267	H1696	H6664	H5542	

तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ। तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।

אֲהַבְתָּ प्रेम-गर्नु	כָּל- सबै	דְּבָרַי- वचनहरू	בְּלֵעַ विनाशकारी	לְשׁוֹן जिब्रो	מִרְמָה: छलको	4
	H3605	H1697	H1105	H3956	H4820	

तिमी र तिमी झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराउँछन्।

גַּם- त्यसैले	אֱלֹ परमेश्वरले-पनि	יְהַצֵּי ध्वस्त-पार्नुहुनेछ	לְנִצָּח सदाका-लागि	יִתְחַזַּק छिन्नेछ	וַיִּסְתַּח र-उखेल्नेछ	מֵאֲהָל पालबाट	וַיִּשְׂרֹשֶׁץ र-उखेल्नेछ	מֵאֲרֵץ भूमिबाट	5
	H0410	H5422	H5331	H2846	H5255	H0168	H8327	H0776	
	סֵלָה: सेलाह	חַיִּים जीवितहरूका							H5542

यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ! उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिमी घरबाट + 52:5 घरबाट यहाँ घरको माने “शरीर” हो। यो परमेश्वर तर्फ कवितात्मक बनाई हो परमप्रभुले सदा तिमीलाई ध्वंश पार्नु हुनेछ भनेर। धकेल्दै तात्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरासँग तानेर निकाल्दछ।

וַיִּרְאוּ र-देख्नेछन्	צַדִּיקִים धर्मीहरूले	וַיִּירָאוּ र-डराउनेछन्	וַעֲלָיו र-उसमाथि	יִשְׁתַּקֵּן: हाँस्नेछन्	6
	H6662	H3372		H7832	

धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मात्रै छन्। परमेश्वरको आदर गर्नेछन्। तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।

הַגִּבּוֹר मानिस	הַגִּבּוֹר मानिस	לֹ जसले-बनाएन	יְשִׁים बनाउन्न	אֱלֹהִים परमेश्वरलाई	מֵעַוְוָה आफ्नो-शरण	וַיִּבְטַח र-भरोसा-गर्यो	בְּרַב प्रशस्ततामा	עֲשָׂרָה आफ्नो-धनको	7
	H1397	H3808		H0430	H4581	H0982	H7230	H6239	
		בְּהַתָּוָה: आफ्नो-दुष्टतामा	יָעָר बलियो-भयो						H1942

“हेर, परमेश्वरमाथि जो भर पर्देन त्यस मानिसको गति कस्तो हुन्छ। उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”

וְעַד:	עוֹלָם	אֱלֹהִים	בְּחֶסֶד	בְּטַחָה	אֱלֹהִים	בְּבֵית	רַעְיוֹן	כְּזִמָּת	וְאֲנִי	8
र-अनन्तसम्म	सदासर्वदा	परमेश्वरको	कृपामा	भरोसा-गरेँ	परमेश्वरको	घरमा	हरियो	भैरुंको-जस्तै	तर-म	
H5703	H5769	H0430		H0982	H0430			H2132	H0589	

तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ। म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।

נִגְדִי	טוֹב	כִּי-	שְׁמִי	וְאַחֶיךָ	עֲשִׂיתָ	כִּי	לְעוֹלָם	אֲדַבֵּר	9
अगाडि	असल	किनभने	तपाईंको-नाममा	र-आशा-राख्नेछु	गर्नुभयो	किनभने	सदाका-लागि	धन्यवाद-दिन्छु	
H5048			H8034				H5769	H3034	

תְּפִלָּתִי
तपाईंका-भक्तहरूको
[H2623](#)

हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु। म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!